

## काठमाडौं महानगरपालिका

### श्रम बैडक सञ्चालन कार्यविधि, २०८०

**प्रस्तावना :** बेरोजगार र रोजगारदाताहरूविच सम्बन्ध सेतुको रूपमा रही रोजगारका अवसरहरूको सूजना गर्ने, उचित वितरणको माध्यमबाट महानगरपालिकाको रोजगारिमा आबद्ध गर्ने तथा उत्पादनशील रोजगारिमा पहुँच वृद्धि गर्ने उद्देश्यका साथ श्रम बैडक सञ्चालन गर्ने कानूनी प्रवन्ध गर्न बाल्दूनीय भएकोले रोजगारिको हकसम्बन्धी ऐन, २०७५ को दफा ८ द्वारा प्रदत दायित्वसमेतको प्रचलन गराउन काठमाडौं महानगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ बमोजिम नगर पार्षदपालिकाले यो कार्यविधि बनाएको छ ।

#### परिच्छेद-१ प्रारम्भिक

**१. सञ्चालन नाम र प्रारम्भ :** (१) यो कार्यविधिको नाम “श्रम बैडक सञ्चालन कार्यविधि, २०८०” रहेको छ ।

(२) यो कार्यविधि तरन्त प्रारम्भ हुनेछ ।

**२. परिभाषा :** विषय वा प्रसङ्गाले अर्थ नलागेमा यस कार्यविधिमा,-

- (क) “आवेदक” भन्नाले दफा ६ बमोजिम श्रम बैडकमा सूचीकृत हुन आवेदन पेस गर्ने व्यक्ति सम्झनु पर्छ ।
- (ख) “कार्यपालिका” भन्नाले काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका सम्झनु पर्छ ।
- (ग) “कोष” भन्नाले दफा १६ बमोजिम गठित रोजगार विकास कोष सम्झनु पर्छ ।
- (घ) “बेरोजगार” भन्नाले आयआर्जन गर्ने कार्यमा सलग नभएको व्यक्ति सम्झनु पर्छ ।

- (अ) “रोजगारदाता” भन्नाले रोजगारिमा पदस्थापना गर्ने सरकारी, सहकारी, गैरसरकारी र निजी कार्यालय, प्रतिष्ठान वा व्यक्ति सम्झनु पर्छ ।
- (ब) “रोजगार सेवा केन्द्र” भन्नाले काठमाडौं महानगरपालिकाको रोजगार सेवा केन्द्र सम्झनु पर्छ ।
- (च) “रोजगार परिचयपत्र” भन्नाले श्रम बैडकमा सूचीकृत भएका दक्ष, अर्धदक्ष र अदक्ष व्यक्तिहरूको परिचय खुले गरी उपलब्ध गराइने परिचयपत्र सम्झनु पर्छ ।
- (ज) “श्रम बैडक” भन्नाले दफा ३ बमोजिम स्थापना भएको श्रम बैडक सम्झनु पर्छ ।
- (झ) “समिति” भन्नाले दफा ५ बमोजिम गठित श्रम बैडक सञ्चालन गर्ने निर्देशक समिति सम्झनु पर्छ ।
- (झ) “सूचीकृत श्रमिक” भन्नाले काठमाडौं महानगरपालिकाको श्रम बैडकमा सूचीकृत भएका श्रमिक सम्झनु पर्छ ।

#### परिच्छेद-२ श्रम बैडक सञ्चालन सम्बन्धी व्यवस्था

३. **श्रम बैडक सञ्चालन :** (१) महानगरपालिकाले रोजगारीको अवसर सिर्जना गर्न श्रम बैडक सञ्चालन गर्नेछ ।
- (२) उपदफा (१) बमोजिम सञ्चालन हुने श्रम बैडकमा रोजगार हन चाहने व्यक्ति २ रोजगारदाता द्वावे सूचीकृत हुन सम्झेछन् ।
- (३) उपदफा (१) बमोजिम सञ्चालन हुने श्रम बैडकमा देहायका रोजगारको अवसर प्राप्त गर्न इच्छुक व्यक्तिहरू आवाद हुन सम्झेछन्:-
- (क) सरकारी, अधसरकारी र सस्थानहरूमा निश्चित अवधिको लागि रोजगारी,

बर्ष ७) कामपा, स्थानीय राजपत्र, भाग १, मिति २०८०/०६/३०

बर्ष ७) कामपा, स्थानीय राजपत्र, भाग १, मिति २०८०/०६/३०

(ख) स्वदेशी तथा विदेशी गैरसरकारी संघसंस्था, कम्पनी, फर्म आदिमा रोजगारी,

(ग) व्यक्तिगत व्यापार, व्यवसाय तथा घरायसी कार्य सम्बद्ध रोजगारी।

(४) उपदफा (१) बमोजिम श्रम बैड़कमा आबद्ध भई काम गर्न इच्छुक व्यक्तिले गर्ने कार्यको विस्तृत क्षेत्र अनुसूची १ मा उल्लेख गरेबमोजिम हुनेछ।

(५) श्रम बैड़कमा आबद्ध हुने श्रमिकहरूको आधारभूत योग्यता, तालिम र अनुभव अनुसूची २ मा उल्लेख गरेबमोजिम हुनेछ।

**४. श्रम बैड़क सञ्चालन प्रक्रिया :** श्रम बैड़क सञ्चालन प्रक्रिया देहायबमोजिम हुनेछ :-

- (क) सफ्टवेयर प्रणाली र Job Link App विकास गरी बेरोजगार र रोजगारदाताहरूका बिच सम्बन्ध गर्ने पुलको रूपमा कार्य गर्ने,
- (ख) महानगरपालिका क्षेत्रभित्र बसेबास गर्ने रोजगार हुन इच्छुक व्यक्तिहरूलाई श्रम बैड़कमा आबद्ध हुन आवश्यक गर्ने,
- (ग) रोजगारदाता, बेरोजगार व्यक्ति तथा रोजगारीको अवसरहरूको विवरण सङ्कलन र प्रशोधन गर्ने,
- (घ) अनुसूची १ बमोजिमका आवेदकहरूको योग्यता, अनुभव र दक्षताका आधारमा वर्गीकरण गरी सूचीकरण गर्ने,
- (ङ) खण्ड (ग) बमोजिम सूचीकरण भएका आवेदकहरूलाई अनुसूची ३ बमोजिम प्राथमिकीकरण गर्ने,

बर्ष ७) कामपा, स्थानीय राजपत्र, भाग १, मिति २०८०/०६/३०

(च) रोजगारदाताहरूसँग समन्वय गरी रोजगार हुन इच्छुक सूचीकृत आवेदकहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने,

(छ) रोजगारदातालाई आवश्यक पर्ने दक्ष, अर्धदक्ष र अदक्ष श्रमिकको आपूर्ति गर्ने,

(ज) रोजगारदाता र रोजगारीको अवसर प्राप्त गरेका व्यक्तिहरूको अभिलेख राख्ने।

५. **निर्देशक समिति :** (१) श्रम बैड़क सञ्चालन, व्यवस्थापन, रेखदेख र आवश्यक निर्देशन गर्ने एक निर्देशक समिति रहनेछ।

(२) उपदफा (१) बमोजिम निर्देशक समितिमा देहायबमोजिमका पदाधिकारीहरू रहनेछन् :-

- (क) प्रमुख प्रशासकीय अधिकृत - अध्यक्ष
- (ख) सुशासन समितिका संयोजक - सदस्य
- (ग) प्रशासन विभागका विभागीय प्रमुख - सदस्य
- (घ) वित विभागका विभागीय प्रमुख - सदस्य
- (ङ) श्रम बैड़क स्वर्णम योजनाका फोकल पर्सन - सदस्य सचिव
- (३) समितिको अध्यक्षले आवश्यक ठानेमा महानगरपालिका कार्यपालिका सदस्य, विषय विज्ञ, कर्मचारी वा अन्य व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गर्ने सक्नेछ।
- (४) रोजगार सेवा केन्द्रले श्रम बैड़कको सचिवालयको रूपमा कार्य गर्नेछ।
- (५) समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :-

- (क) श्रम वैद्युत अन्तर्गत खटाइएका श्रमिकहरूको न्यूनतम पारिश्रमिक दर निर्धारण गर्ने, कार्यपालिकामा प्रस्ताव पेस गर्ने,
- (ख) श्रम वैद्यको सञ्चालन कार्यलाई प्रभावकारी र मितव्यी बनाई लक्षित वर्गसम्म पुऱ्याउनका लागि आवश्यक झोतको व्यवस्थापन गर्ने,
- (ग) कोषपको वार्षिक कार्यक्रमहरू तर्जुमा गरी बजेट तर्जुमा सीमितसमक्ष पेस गर्ने,
- (घ) श्रम सूचना व्यवस्थापन प्रणालीको स्थापना गरी श्रमसम्बद्ध सूचनालाई विश्वसनीय र पारदर्शी बनाउन आवश्यक नीति निर्माण गर्ने,
- (ङ) श्रम वैद्यकमा सूचीकृत भएका श्रमिकहरूको नामावली मासिक रूपमा सार्वजनिक गर्ने,
- (च) श्रम वैद्यकमा आबद्ध हुन पाउने आवेदकका लागि आरक्षित क्षेत्र तोक्न कार्यपालिकासमक्ष सिफारिस गर्ने,
- (झ) श्रम बजारको माग र विद्यमान जनशक्तिको उपलब्धताको विश्लेषण र प्रक्षेपण गर्ने,
- (ज) श्रमसम्बद्ध विभिन्न निजी, सहकारी तथा गैहसरकारी प्रतिष्ठान तथा श्रमिक वर्गको रायसुझाव लिई आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्ने पृष्ठपोषण गर्ने,
- (झ) कोषलाई दिगो, भरपर्दो र व्यवस्थित बनाउने,
- (ञ) योजना, अनुगमन तथा मूल्याङ्कन समिति दिएका सुफावहरू कार्यान्वयन गर्ने,

- (ट) रोजगारदाताहरूसँग समन्वय तथा साझेदारी गरी श्रमिकको सिप विकास गर्ने आवश्यक सिपमूलक तालिमहरूको व्यवस्था मिलाउने,
- (ठ) श्रम क्षेत्रको विकाससँग सम्बन्धित अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन तथा प्रबुद्धन गर्ने तथा तालिम, गोष्ठी, अन्तर्राजिया, रोजगार मेला लगायतका कार्यक्रमहरू आयोजना गर्ने,
- (ड) श्रम वैद्यक सञ्चालन तथा व्यवस्थापन कार्यमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा अन्य सरकारी, गैहसरकारी र निजी क्षेत्रका संघसंस्थासँग समन्वय तथा साझेदारी गर्ने,
- (ढ) श्रम वैद्यकमा सूचीकृत हुने रोजगार र बेरोजगार व्यक्तिको अद्यावधिक अभिलेख तयार विभागालाई निर्देशन दिने,
- (ण) रोजगारदाता र श्रम वैद्यकमार्फत खटाइएका श्रमिकविच विवाद उत्पन्न भएमा मेलिमिलापबाट विवाद समाधान गर्ने प्रयास गर्ने र मेलिमिलापबाट विवाद समाधान नभएमा न्यायिक समितिसमक्ष प्रेषित गर्ने,
- (त) श्रम वैद्यक सञ्चालनका लागि तयार भएका एपहरू र श्रम वैद्यक कार्यालय सञ्चालनसम्बन्धी अन्य नीतिगत निर्णय गर्ने,
- (थ) कार्यपालिकाले तोकेका अन्य कार्यहरू गर्ने ।

## परिच्छेद-३ सूचीकरण प्रक्रिया र लक्षित वर्ग

**६. सूचीकरण हनुपर्णे :** (१) यस कार्याविधिबमोजिम श्रम वैडकमा सूचीकरण हुन योग्यता पुऱका नेपाली नागरिकले अनुसूची १ बमोजिमको दरखास्त फारम भरी महानगरपालिकामा पेस गर्न वा श्रम वैडकको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचीकरण हुनका लागि आवेदन दिँदा देहायका कागजातहरू ऐस गर्नुपर्नेछ :-

(क) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ख) महानगरपालिकामा कर बुझाउने दायित्व भएका आवेदकले कर तिरेको कागजातको प्रतिलिपि,

(ग) महानगरपालिका क्षेत्रमा बहाल बस्नेको हकमा बहाल सम्झौताको प्रतिलिपि,

(घ) आवेदक प्रभावित क्षेत्रको भएमा सोको परिचय खुल्ने कागजपत्रको प्रतिलिपि ।

**७. लक्षित वर्ग :** यस कार्याविधि बमोजिम सञ्चालन हुने श्रम वैडको लक्षित वर्ग १८ वर्ष पुरा भई ६५ वर्ष ननाधेका देहायबमोजिमका व्यक्ति हनुपर्नेछ ।

(क) महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नेपाली नागरिक,

(ख) फोहरमैला प्रभावित क्षेत्रका बासिन्दा तथा समितिले तोकेको आरक्षित क्षेत्रको नागरिक ।

**श्रमिकको विविकरण :** दफा ७ बमोजिम श्रम वैडकमा सूचीकृत भएका आवेदकहरूलाई दक्ष, अर्धदक्ष र अदक्ष गरी तीन सम्हमा श्रमिकका वर्गीकरण गर्नुपर्नेछ ।

## परिच्छेद-४

### श्रमिकको परिचालन तथा कार्यक्रम सञ्चालन

- ९. श्रम वैडकमा सूचीकृत श्रमिक परिचालन गर्ने सकिने :**  
महानगरपालिकाअन्तर्गतका देहायका कार्यक्रमहरूमा श्रम वैडकमा सूचीकृत श्रमिकहरू परिचालन गर्न सकिनेछ :-
- (क) विभिन्न आयोजना तथा गैरव र स्वर्गिमका योजना,
  - (ख) पूर्वाधार विकास तथा मर्मत सम्भार,
  - (ग) बातावरण संरक्षण, वृक्षरोपण तथा सरसफाई,
  - (घ) समाजसेवा, सामाजिक विकास तथा समुदाय परिचालन,
  - (ङ) तालिम, प्रशिक्षण तथा सिप विकास,
  - (च) स्वरोजगार तथा उद्यमशीलता विकास,
  - (छ) अधियान सञ्चालन तथा समूह परिचालन,
  - (ज) अभिलेख व्यवस्थापन,
  - (झ) उपभोक्ताहित, परामर्श सेवा, बौद्धिक सेवा, सुलभ सेवाप्रवाह तथा स्वयम्सेवक परिचालन ।

- १०. सूचीकृत श्रमिक परिचालन गर्ने सकिने :** (१) रोजगारदाताले शारीरिक ता बौद्धिक कार्य गर्ने कामदार वा श्रमिकको आपूर्तिका लागि श्रम वैडकमा माग गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम श्रमिक माग गर्दा सिध्धे सूचना प्रणालीको प्रयोग गरी वा अनुसूची २ बमोजिमको फाराम भरी माग गर्नुपर्नेछ ।

- (३) उपदफा (२) बमोजिम श्रमिकको माग भई आएमा श्रम वैडकले सम्बन्धित रोजगारदातालाई श्रम वैडकमा सूचीकृत भएका

श्रमिकको प्राथमिकीकरणको सूची पठाउनेछ वा रोजगारदाताले अनलाइनमार्फत Log in गरेर श्रमिकको सूची प्राप्त गर्न सकोछ ।

(४) रोजगारदाताले उपदफा (३) बमोजिम प्राप्त गरेको श्रमिकहरूको सूचीबाट श्रमिक छनौट गर्नेछ र सोको जानकारी श्रम बैडकलाई उपलब्ध गराउनुपर्नेछ ।

(५) उपदफा (४) बमोजिम रोजगारदाताबाट प्राप्त विवरण श्रम बैडको सूचना प्रणालीमा अद्यावधिक गर्नुपर्नेछ ।

(६) रोजगारदाताले उपदफा (५) बमोजिमको श्रमिकको परिचालन गर्न नसकेमा सो को विवरण श्रम बैडकलाई उपलब्ध गराउनुपर्नेछ ।

**११. रोजगारमूलक तालिम :** (१) रोजगारदाताबाट तालिमप्राप्त श्रमिकको रोजगारीको सुनिश्चितता सहितको माग भई आएमा महानगरपालिकाले रोजगारीको सुनिश्चितता सहितको तालिम कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम रोजगारदाताबाट रोजगारीको सुनिश्चितता भएको अवस्थामा महानगरपालिकाले आफै वा सेवा खरिद गरी तालिम सञ्चालन गर्नेछ ।

**१२. रोजगार विनियम सेवाको सञ्चालन गर्ने :** महानगरपालिका क्षेत्रभित्र रहेका अन्य सरकारी, सहकारी, गैर सरकारी तथा निजी क्षेत्रबाट श्रमिकको माग भई आएमा श्रम बैडकले आवश्यक समत्व तथा सहजीकरण गर्नेछ ।

**१३. सहुलियतपूर्ण कर्जीका लागि समन्वय गर्ने :** श्रम बैडकमा सूचीकृत लाभग्राहीलाई थप विशिष्टिकृत सिप विकास गर्ने रकम अभाव भएमा वा दीर्घकालीन रूपमा स्वरोजगार हुने अवस्थामा पूँजी आवश्यक परेको देखिएमा सहुलियतपूर्ण कर्जाको लागि बैडक तथा वित्तीय संसाधना आवश्यक समन्वय गर्न सक्नेछ ।

१४. **श्रमिक वीमा योजनामा सहभागी गराउन सकिने :** श्रम बैडकमा सूचीकृत भई महानगरपालिकामा रोजगारीमा संलग्न श्रमिकहरूलाई सामूहिक दुघटना बीमा गराउन सक्नेछ ।
१५. **पारिश्रमिकसम्बन्धी व्यवस्था :** श्रम बैडकमा सूचीकृत भई काम गर्ने श्रमिकलाई रोजगारदाताले पारिश्रमिक दिँदा नेपाल सरकार वा महानगरपालिकाको दररेटलाई आधार मान्नुपर्नेछ ।
- परिच्छेद-५**
- रोजगार विकास कोष सञ्चालनसम्बन्धी व्यवस्था**
१६. **रोजगार विकास कोषको सञ्चालन :** (१) रोजगारीको अवसर बृद्धि गर्ने तथा बेरोजगारीको समस्या न्यूनीकरण गर्ने कार्यलाई प्रवर्द्धन गर्ने महानगरपालिकाले रोजगार विकास कोष स्थापना गर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको कोषमा देहायबमोजिमको रकम जम्मा हुनेछ :-
- (क) महानगरपालिकाबाट कोषका लागि विनियोजन गरेको रकम,
- (ख) नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सरकारी निकायहरूबाट कोषका लागि प्राप्त रकम,
- (ग) विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाता तथा समाजसेवीबाट प्राप्त रकम,
- (घ) श्रमिक सहायता तथा कल्याणसम्बद्ध निजी तथा गैरसरकारी संस्थाहरूले श्रमिक कल्याणका लागि स्वतः स्फूर्त रूपमा जम्मा गरेको रकम,
- (ङ) कोषमा मौज्दात रकममा प्राप्त व्याज तथा मुनाफाकाबापतको रकम,

(३) उपदफा (१) बमोजिम स्थापना हुने कोषको रकम देहायबमोजिमको कार्यमा खर्च हुनेछ ।

(क) रोजगारिका अवसरहरू सिर्जना गर्ने सिपमूलक तालिम,

(ख) उत्पादनशील रोजगारी सिर्जना गर्ने रोजगारीका प्रवर्द्धनात्मक कार्यहरू,

(ग) अदक्ष जनशक्तिको सिपिविकास गरी अर्थदक्ष तथा दक्ष जनशक्ति बनाउने कार्यक्रम,

(घ) रोजगारी प्रवर्द्धनका लागि अध्ययन, अनुसन्धान तथा सभासम्मेतन कार्यक्रम,

(ङ) श्रमिकको हक र हितको संरक्षण तथा विस्तार गर्ने अन्य कार्यक्रम ।

(४) यस दफाबमोजिम स्थापना हुने कोषको रकमबाट श्रमिकहरूका लागि परिश्रमिक उपलब्ध गराउने कार्यमा खर्च गर्ने पाइनेछैन ।

१७. कोषको खाता सञ्चालन : (१) दफा १६ बमोजिम स्थापना भएको कोष सञ्चालन गर्ने नेपाल राष्ट्र बैडकबाट इजाजतप्राप्त “क” वर्गको वाणिज्य बैडकमा कोषको नाममा एक छहै खाता सञ्चालन गरिनेछ ।

(२) उपदफा (१) बमोजिमको बैडक खाता निर्देशक समितिको निर्णयअनुसार सञ्चालन हुनेछ ।

#### परिच्छेद-६ विविध

१८. तालिम केन्द्र सञ्चालन गर्ने समिति : (१) महानगरपालिकाले श्रम बैडकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा उत्पादनशील

रोजगारी अभियांत्रि गर्ने श्रम बजारको मागाअनुरूप आवश्यक ज्ञान, सिप तथा भाषा बिकास गर्ने तालिम केन्द्रको सञ्चालन गर्ने समेतछ ।

(२) उपदफा (१) बमोजिम सञ्चालन हुने तालिम केन्द्रले बहुउद्देशीय तालिमका कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

(३) महानगरपालिकाले तालिम केन्द्र सञ्चालनसम्बन्धी संस्थागत तथा कानूनी व्यवस्था गर्ने समेतछ ।

१९. अन्य एपरल समेत आबद्ध हुने : (१) महानगरपालिकाले यस कार्यविधिमानीजम सञ्चालन गर्ने श्रम बैडक र सोअन्तर्गतको जब पोटलमा यसै सम्बद्ध सेवाप्रवाह गर्ने निर्जी कम्पनी तथा अन्य क्षेत्रबाट बनेका एपहरूलाई समेत नियशुल्क रूपमा स्थान उपलब्ध गराउन समेतछ ।

(२) उपदफा (१) बमोजिम महानगरपालिकाले सञ्चालन गर्ने श्रम बैडक र सोसँग सम्बद्ध पोर्टलमा अन्य निर्जी संस्थाहरूले सञ्चालन गरेका जब पोर्टलहरूसमेत अनिवार्य रूपमा एप्पलिकेशन प्रोग्रामिड इन्टरफेसमार्फत जोडिनपर्नेछ ।

२०. बचत कोषमा जम्मा हुने : (१) रोजगारादालाले कामदारहरूको पारिश्रमिक भूक्तानी गर्दा पारिश्रमिकको १० प्रतिशत रकम कामदारको बचत कोषमा जम्मा गर्ने समितिले ।

(२) उपदफा (१) बमोजिमको कोष सञ्चालनसम्बन्धी व्यवस्था समितिले तोकेबमोजिम हुनेछ ।

२१. अनुगमनसम्बन्धी व्यवस्था : (१) यस कार्यविधिमेजिम सञ्चालन हुने श्रम बैडक तथा निर्जी तवरबाट सञ्चालित तालिमप्रदायक संस्थाहरूको समेत अनुगमन गरिनेछ ।

(२) श्रम बैडकमार्फत सञ्चालित योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्यांकन काठमाडौं महानगरपालिका अनुगमन तथा मूल्यांकन कार्यविधि, २०७९ बमोजिम हुनेछ ।

२२. उजुरी र गुनासो व्यवस्थापत्रसम्बन्धी व्यवस्था : (१) श्रम बैद्यकमा सूचीकृत भएका श्रमिक वा रोजगारदाताबिच विवाद उत्पन्न भएमा वा रोजगारसम्बन्धी सर्तहरू पालना नगरेका कारणले हाँनी नोक्सानी भएमा पिडित पक्षले समितिसमझ उजुरी वा गुनासो गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम उजुरी वा गुनासो प्राप्त भएमा समितिले १५ दिनभित्र छानबिन गरी विवाद समाधान गर्नुपर्नेछ ।

(३) उपदफा (२) बमोजिम विवाद समाधान हुन नसकेमा समितिले महानगरपालिकाको न्यायिक समितिसमक्ष प्रेषित गर्नुपर्नेछ ।  
२३. बाधा अडकाउ फुकाउसम्बन्धी व्यवस्था : यस कार्यविधिको कार्यान्वयनमा कहीं बाधा अडकाउ आइपरेमा समितिले बाधा अडकाउ फुकाउन सक्नेछ ।

### अनुसूची-१ आवेदनको ठाँचा

काठमाडौं महानगरपालिकाको श्रम बैद्यकमा आबद्द भई रोजगारी प्राप्तिको लागि देहायबमाजिको विवरणसहित यो निवेदन पेस गर्दछ ।

- | आदिवासी/<br>जनजाति | दलित | बैश्य | मुसलमान | ब्राह्मण | क्षेत्री | मध्येशी | अन्य |
|--------------------|------|-------|---------|----------|----------|---------|------|
|                    |      |       |         |          |          |         |      |
|                    |      |       |         |          |          |         |      |
|                    |      |       |         |          |          |         |      |
|                    |      |       |         |          |          |         |      |
१. नाम, थर.....
२. लिङ्गः क) महिला ख) पुरुष ग) अन्य
३. सम्पर्क नं./ सोबाइल नं..... इमेल.....
४. नागरिकता प्रमाणपत्र नं..... वा राष्ट्रिय परिचय पत्र नं.....
५. जन्मसमिति .....
६. स्थायी ठेगाना : प्रदेश जिल्ला न.पा/गा.पा वडा नं.....
७. हाल बसोबास गरेको ठेगाना : काठमाडौं महानगरपालिका वडा नं.....
८. काठमाडौं महानगरपालिकामा बसोबास गरेको प्रमाण:.....
९. व्यक्तिगत विवरण :
- वर्ग/समुहः (तपाईँ आफूलाई कुन वर्ग/समुहमा राख्न रुचाउनहुन्छ ? कर्ने एकमा ✓ लगाउनहोस)

१०. शैक्षिक योग्यता साथे अध्ययन गरेको विषय (क्रौं एकमा ✓ लगाउनुहोस्

क्र.स.	बोक	क्र.स.	क्र.स.	क्र.स.
शैक्षिक योग्यता	निरक्षर तह	आधारभूत माध्यमिक उच्च माध्य	स्नातकोत्तर तह	स्नातकोत्तर भन्दा माथि
प्रतिशत				
विषय				

११. निवेदकले आफूले काम गर्न चाहेको क्षेत्र उल्लेख गर्नुहोस् । (एक भन्दा बढीमा पनि चिनो लगाउन भिल्नेछ)

क्र.स.	बोक	क्र.स.	क्र.स.	क्र.स.
१	घरायसी काम गर्ने	२	मार्केटिङ विज्ञापन क्षेत्र/कस्टमर सर्विस	१
३	सफाइकर्मी (स्विपर)	४	बिक्रीकर्ता/पब्लिक रिलेसन हार्मस्टालिटी	२
५	माली	६	फार्स्टफुड//चाइनिज/इन्ड यन कुक, वरिस्टा	३
७	बालबालिका स्थाहार गर्ने	८	बार टेप्डर, बेटर वा वेट्रेस	४
९	सुलेरी स्थाहारकर्मी	१०	कालाकार	५
११	ज्येष्ठ नागरिक हेरचाह	१२	होम एलायेन्स मर्मत	६
१३	कुल्ली, भूरिया	१४	डाटा इन्टी/फ्रांटडेक्स/सचिवाल य	७
१५	सोफा, गर्लैचा लगायत घरायसी सामान	१६	कृषिजन्य सेवा टेक्निक्सियन, सहायक	८
१७	हेल्पर, ल्याणडफिल साइट वर्कर	१८	भेटनरी डाक्टर	९
१९	फोहर, ढल सफा गर्ने	२०	भेटनरी टेक्निक्सियन	१०

क्र.स.	बोक	क्र.स.	क्र.स.	क्र.स.
२१	लडक निर्माण कामदार	२२	विभिन्न खेलकुद प्रशिक्षक	२२
२३	जुला बनाउने/सिलाउने	२४	डिजिटल मार्केटिङ	२४
२५	टायर/सार्वत्र फिटर	२६	लजिस्टिक/ट्रान्सपोर्ट	२६
२७	तिकमी	२८	मार्केटिङ/विज्ञापन क्षेत्र/कस्टमर सर्विस	२८
२९	डुकर्मी	३०	अनुसन्धान तथा विकास बिक्रीकर्ता / पब्लिक रिलेसन	३०
३१	पिल, एल्मनियम, युनिभिली फेक्रिकेशन	३२		३२
३३	स्काइम्बु	३४	अनलाइन जब	३४
३५	इलेक्ट्रिसियन	३६	प्रशासन / व्यवस्थापन	३६
३७	पेस्टर	३८	होम स्टे सञ्चालन / तालिम प्राप्त जनशक्ति	३८
३९	बुचर	४०	शिक्षण /शैक्षक क्षेत्र / अख्यापन	४०
४१	गरगाहना बनाउने	४२	सामाज्य व्यवस्थापन / प्रशासन / सञ्चालन	४२
४३	कपाल काटने, ब्युटिपार्लर तथा सैलुन /शूझगार, साजसज्जा	४४	पत्रकारिता / सम्पादक / मिडिया संचाददाता	४४
४५	घरायसी सामान सार्वत्र	४६	प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ तथा	४६
४७	चौकिदार	४८	हस्तकला तथा मुर्तिकला	४८
४९	मोटरसाइकल रिपेयर मेन्टेनेन्स	५०	टुरिज्म गाइड	५०
५१	मोटर रिपेयर मेन्टेनेन्स	५२	ग्राफिक्स डिजाइन मिडियोग्राफी तथा भिडियो इडिटिङ	५२
५३	इलेक्ट्रिक मोटरसाइकल र मोटर रिपेयर मेन्टेनेन्स	५४	स्वास्थ्य सेवा/फार्मेसी / मेडिकल क्षेत्र	५४
५५	होम एलायेन्स मर्मत	५६	सहकारी व्यवस्थापक	५६

क्र.सं.	क्रम	क्रम	क्र.सं.	क्रम	क्रम	क्र.सं.	क्रम	क्रम	क्र.सं.	क्रम	क्र.सं.	क्रम
५७	इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स मर्मत	५८	५८	लेखा तथा वित्तीय क्रेन	५९	५९	तरी निरिक्षक	६०	६०	अनुसन्धान तथा विकास	६१	६१
५९	कम्प्युटर ल्यापटप मर्मत	६०	६०	सफ्टवेयर डेवलपमेन्ट	६१	६१	हस्तकला तथा मुर्तिकला	६२	६२	वैकिड / इन्स्ट्रेन्स / अन्य	६३	६३
६१	मोबाइल मर्मत	६२	६२	प्रोफेसनल इलेक्ट्रिक्सियन	६३	६३	सम्पदा निर्माण तथा	६४	६४	प्रैंड लीभिव्ड	६५	६५
६३	रोड लेन्थ वर्कर	६४	६४	इन्जिनियरिंग ( शिपिल,	६५	६५	मर्मतकर्मी दक्ष ( कामदार )	६६	६६	इन्जिनियरिंग ( शिपिल,	६७	६७
६५	पिच स्प्रेयर, पिच चाइलर	६६	६६	कम्प्युटर, मेकानिकल	६७	६७	हेमी भेतिकल मेर्टेनेन्स	६८	६८	कम्प्युटर, मेकानिकल	६९	६९
६७	गणक / तथ्याङ्क सड़कलाक	६८	६८	इन्स्प्रेटल, केमिकल,	६९	६९	हेल्पडेव्स, रिसेप्शनिस्ट	७०	७०	इन्स्प्रेटल, केमिकल,	७१	७१
६९	लघु उद्यम विकास सहजकर्ता	७०	७०	इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स,	७१	७१	एकाउन्टेंट / क्यासियर	७२	७२	आर्किटेक्ट रेसिडेंटल,	७३	७३
७१	समाजिक परिचालक	७१	७१	इन्स्प्रेटल, केमिकल,	७२	७२	आर्किटेक्ट रेसिडेंटल,	७३	७३	कम्पियर, ल्यान्सक्याप,	७४	७४
७३	चित्रकार	७४	७४	इन्स्प्रेटल, केमिकल,	७५	७५	आर्किटेक्ट रेसिडेंटल,	७६	७६	इन्टरियर, इन्डिस्ट्रियल	७७	७७
७५	फोरम्यान	७६	७६	इन्स्प्रेटल, केमिकल	७७	७७	हेमी सवारी चालक	७८	७८	सहरी व्यवस्थापक विज्ञ	७९	७९
७७	नदी सरसफाइ कर्मी	७८	७८	स्वास्थ्य सेवा / कार्मसी,	७९	७९	EV हल्का सवारी	८०	८०	प्रशासन / व्यवस्थापन	८१	८१
७९	डिजिटल मार्केटिंग	८०	८०	नर्स, सिएमए ,अ. न. मी.	८१	८१	चालक	८२	८२	सहरी व्यवस्थापक विज्ञ	८३	८३
८१	स्पा तथा थेरापी	८१	८१	मानव संशाधन विकास /	८२	८२	मेकानिकल अपरेटर	८३	८३	सहरी व्यवस्थापक विज्ञ	८४	८४
८३	अक्युप्ल्यूर थेरापिस्ट	८२	८२	संस्थागत विकास	८३	८३	गार्मेंट्स काम गर्ने	८४	८४	सहरी व्यवस्थापक विज्ञ	८५	८५
८५	मुर्तिकर	८३	८३	रेन वाटर हार्मेस्टिड तथा	८४	८४	कामदार	८५	८५	सहरी व्यवस्थापक विज्ञ	८६	८६
८७	माटोको भाडा बताउने	८४	८४	रिमर्स बोरिड	८५	८५	स्लिलाइ , बुनाइ कटाइ,	८६	८६	सहरी व्यवस्थापक विज्ञ	८७	८७
८९	शिक्षण / शैक्षिक क्षेत्र / अध्यापन	८५	८५	सूचना प्रविधि तथा	८७	८७	फेसन डिजाइनिङ तथा	८८	८८	सहरी व्यवस्थापक विज्ञ	८९	८९
९१	गाहक सेवा / कल सेन्टर	८६	८६	दुरसङ्गार	८९	८९	हेन्डिंगकाप्ट	९०	९०	सहरी व्यवस्थापक विज्ञ	९१	९१
९३	भाषा शिक्षक ( नेचारी, तामाङ, चाइनिज, कोरियन, जापानिज )	९१९	९१९	परामर्शदाता	९१९	९१९	भाषा शिक्षक ( नेचारी, तामाङ, चाइनिज, कोरियन, जापानिज )	९२०	९२०	सहरी व्यवस्थापक विज्ञ	९२१	९२१

क्र.सं.	क्षेत्र	क्र.सं.	क्र.सं.	क्र.सं.
१२१	स्थिस्थिटिभी क्षामेरा जडान	✓	क्र.सं.	क्षेत्र
१२२	पोषण सल्लाहकार	१२२	क्र.सं.	क्षेत्र
१२३	कपड़ा पदथाउने	१२४	कपड़ा पदथाउने	क्षेत्र
१२५	अन्य (यसमा समावेश नम्बृका अन्य पेसा व्यवसाय).....			

१२ कार्य अनुभव: (छ भने उल्लेख गर्नुहोस्)

क्र.सं.	संस्था, कार्यालयको नाम रठेगाना	सम्पादन गरेको कार्यविवरण	पद	देखि	सम्म

१३ वैदेशिक रोजगारिचाट फर्केर आएको भए: विवरण भर्नुहोस्

क्र.सं.	देश	कामको विवरण	कार्य अवधि
			सुर

१४ निवेदक निम्न लम्बोजिमको वर्गमा पर्ने भएका विवरणमा ✓  
लगाउनुहोस्।

भूमिहिन वा सुकुम्बारी	एकल महिला	सहिद परिवार वा बेपता परिवारको सदस्य	शारीरिक आपाङ्का (प्रकार आपाङ्का खलाउनुहोस्)

उपर्युक्तवमोजिमको विवरणहरू सही हो, फरक परे कानूनवमोजिम सहुला बुझाउन्ना।
निवेदकको नाम थर:
दस्ताखत :
औंठा छाप :

### अनुसूची-२

#### रोजगारदाताले श्रमिक माग गर्ने आवेदन फारम

१. संस्था / कार्यालय / विभाग / निकाय / व्यक्तिको नाम :
२. रोजगार हुने स्थान :
३. रोजगारदाताले ठेगाना :
४. सम्पर्क नं.:
५. श्रमिकको माग सङ्ख्या :
६. रोजगार उपलब्ध गराउने अवधि :
७. रोजगारको प्रकृति :
८. श्रमिकलाई उपलब्ध हुने थप सुविधा :
९. विशेष प्रकृतिको जनशक्ति आवश्यक भएमा सोको विवरण :

माग विवरण

श्रमिकको किसिम/प्रकृति	जनशक्तिको संख्या	यदि तालिम प्राप्त भएको चाहिए सोको विवरण

रोजगारदाताले

नाम :

दस्तखत:

सम्पर्क नं.:

### अनुसूची-३

#### पर्याय र अर्थवेश जनशक्तिको प्राथमिकीकरणको आधार

क्र. स.	विवरण	अड्डक	कुल अड्डकभार
१	शैक्षिक योग्यता		५०
	७५% वा सोभन्दा माथि भए	५०	
	६५% वा सोभन्दा माथि भए	४०	
	५५% वा सोभन्दा थोरै भए	३०	
२	कामको अनुभव	२०	
	वाणिज्य अड्डक दामासाही रूपमा		
३	वसोवासको आधार	५	
	त्यांडफिल्ड साइट		
	काठमाडौंको स्थायी बासिन्दा	५	
	काठमाडौं अस्थायी बासिन्दा	३	
	भूमिहीन, सुकून्वासी, बेपत्ता वा सहिद परिवारको सदस्य	५	
४	जातजाति		
	क. दलित	५	
	ख. आदिबासी जनजाति	३	
	ग. मुस्लिम	५	
	घ. मध्यसी	५	
५	एकल महिला वा पुरुष, विशुद्धा वा विद्रु		
६	शारीरिक अपाइगता भएका	५	
७	फारम भर्दा पहिलो हनेको लागि	५	
		१००	

आदक्ष जनशक्तिको हकमा प्राथमिकीकरणको आधार देहायबमोजिको हुनेछ :

क्र.सं.	विवरण	अड्क	कुल अड्कभार
१	शैक्षिक योग्यता		२०
	निरक्षर भए	१५	
	साक्षर भए	१०	
२	कामको अनुभव (१० वर्षसम्म)	५०	
	वार्षिक ५ अड्क दामासाही रूपमा		
३	बसोबासको आधार	५	
	त्याण्डफिल साइट	५	
	काठमाडौं स्थायी वासिन्दा	४	
	काठमाडौं अस्थायी वासिन्दा	३	
४	भूमिहीन, सुखुम्बासी, बेपता वा सहिद परिवारको सदस्य	५	
५	जातजाति	५	
	क) दलित	५	
	ख) आदिवासी जनजाति	३	
	(ग) मुस्लिम	४	
	(घ) मधेशी	४	
६	एकल महिला वा पुरुष	५	
७	शारीरिक अपाङ्गता भएका	४	
८	फारम भद्दा पहिले हुनेको लागि	५	
		१००	

स्वीकृत मिति : २०८०/०६/३०

आज्ञाले

बसन्त अधिकारी

प्रमुख प्रशासकीय अधिकृत